



नेपाल राजपत्र

भाग ३

श्री ५ को सरकारद्वारा प्रकाशित

खण्ड २६] काठमाडौं, असार २३ गते २०३३ साल [पूर्वातिरिक्ताङ्क ६ + (क)

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

अन्तःशुल्क ऐन, २०१५ को दफा ३ को उप-दफा (१) ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले यो आदेश जारी गरेको छ ।

नेपाल अधिराज्यभित्रका मिल, फ्याक्ट्री, कारखानामा उत्पादन वा तयार भएका माल वस्तु वा पदार्थहरूमा २०३३ साल आषाढ २३ गतेदेखि देहायबमोजिम अन्तःशुल्क लगाई असुल उपर गरिनेछ ।

माल वस्तु वा पदार्थको नाम	एकाई	अन्तःशुल्कदर
१- चिया प्रति किलोग्राम		रु. ११-
२- स्क्वास प्रति लिटर		रु. ११-
३- सोडा बाहेक अरु सफ्ट ड्रिक्स प्रति लिटर		रु. ११-
४- टिन बन्द फलफूल प्रति किलोग्राम		रु. ११-
५- खदो (मौलासेज) प्रति क्विण्टल		रु. ३१-
६- आधुनिक मिलबाट उत्पादित मैदा प्रति किलोग्राम		रु. ११-

(२)

नेपाल राजपत्र भाग ३

७- साबुन प्रति किलोग्राम		
(क) लुगा धुने	रु.	१५०
(ख) नुहाउने	रु.	११-
८- प्लाष्टिकका बस्तुहरू प्रति किलोग्राम	रु.	११-
९- स्टीलका फर्निचर मोल प्रतिशत		१०
१०- स-मिलबाट चिरानी गरेको सबै किसिमका काठ प्रति क्यूविक फूट	रु.	११०
११- बिडी प्रति हजार खिल्ली	रु.	३१-
१२- सलाई प्रति ग्रुस (४० काँटीको बट्टा)	रु.	६१-
१३- स्टीलका भाँडा प्रति किलोग्राम	रु.	१०१-
१४- खाडसारी चिनी प्रति क्विण्टल	रु.	२०१-
१५- चिनी प्रति क्विण्टल	रु.	८०१-
१६- निम्न खालको रक्सी (४० यू. पी. र सो भन्दा कम शक्तिको प्रति एल. पी. लिटर)	रु.	५१-
१७- बियर प्रति लिटर	रु.	७१५०
१८- मेथिलेटेड स्प्रिट प्रति लिटर	रु.	२१-
१९- रेक्टिफाइड स्प्रिट प्रति लिटर	रु.	१०१-
२०- कत्था प्रति किलोग्राम	रु.	११-
२१- विदेशी ऊनी कोरामालबाट तयार भएको धागो प्रति किलोग्राम	रु.	१०१-
२२- चुरोट		
(क) प्रति हजार खिल्ली रु. २०१- सम्म मोल पर्नेमा	प्रति हजार खिल्ली	रु. ३०१-
(ख) प्रति हजार खिल्ली रु. ५०१- सम्म मोल पर्नेमा	" " "	रु. ५०१-
(ग) प्रति हजार खिल्ली रु. १००१- सम्म मोल पर्नेमा	" " "	रु. ७०१-
(घ) प्रति हजार खिल्ली रु. २००१- सम्म मोल पर्नेमा	" " "	रु. १२०१-
(ङ) प्रति हजार खिल्ली रु. २००१- भन्दा बढी मोल पर्नेमा	" " "	रु. १५०१-
२३- स्टीम इन्जिन भएका वा २५ अश्व शक्तिभन्दा बढी अश्व शक्ति भएका चामल मिलमा कुटानी भएको चास	प्रति किलोग्राम	रु. १५०१-
२४- स्टीम इन्जिन भएका वा २५ अश्व शक्तिभन्दा बढी अश्व शक्ति भएका चामल मिलमा कुटानी भएको चास	प्रति किलोग्राम	रु. १५०१-

१५०

अधिकारिकता मुद्रण विभागबाट प्रकाशित गरिएको छ। मात्र रु. १५०१-

२४- स्टीम इन्जिन भएका वा २५ अश्व शक्तिभन्दा बढी अश्व शक्ति भएका तेल मिलमा पेलानी भएको तेल

प्रति लिटर

रु. १३०

२५- स्टीम इन्जिन भएको वा २५ अश्व शक्तिभन्दा बढी शक्तिले सञ्चालित चामल तेल मिल बाहेक २५ अश्व शक्ति र सोभन्दा कम अश्व शक्ति भएको चामल तथा तेल मिलहरू (राइस एण्ड आइल मिल्स) बाट प्रति हलर स्पेलरको देहाय बमोजिम वार्षिक समदर (फ्लेटरेट) बाट:-

(क) चामल मिलहरू:-

बी. एच. पी. हर्ष पावर

पहिलो हलर १ को

थप प्रति

वार्षिक अ. सु. समदर

हलर

(क) १ देखि माथि १० हर्ष पावरसम्म

रु. ६००१-

१००१-

(ख) १० देखि माथि १८ "

रु. १५००१-

६००१-

(ग) १८ देखि माथि २५ "

रु. ३०००१-

६००१-

(ख) तेल मिलहरू:-

बी. एच. पी. हर्ष पावर

पहिलो एक्सपेलर

थप प्रति

१ को वार्षिक अ.सु.

एक्सपेलरसमदर

(क) १ देखि माथि १० हर्ष पावरसम्म

रु. ४००१-

२००१-

(ख) १० देखि १८ "

रु. ६००१-

४००१-

(ग) १८ देखि २५ "

रु. १२००१-

६००१-

साना चामल तेल कारखानाहरूमा प्रस्तावित नयाँ फ्ल्याट दरहरू अगामी आर्थिक वर्षदेखि लागू हुनेछ । अरु अन्तःशुल्क दरहरू यथावत कायम गरिएको छ ।

आज्ञाले-

भरतबहादुर प्रधान

श्री ५ को सरकारको सचिव

१५९१ आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ

श्री ५ को सरकार
अर्थ मन्त्रालयको
सूचना

सामयिक कर असूल ऐन, २०१२ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले यो आदेश जारी गरेको छ ।

१. भन्सार महसूल:- मिति २०३३।३।२३ देखि नेपाल अधिराज्यबाट विदेशमा निकासी हुने र विदेशबाट नेपाल अधिराज्यभित्र पैठारी हुने माल वस्तुहरूमा अनुसूची १, २, ३, ४ (क) बमोजिम भन्सार महसूल लगाइने र असूल उपर गरिनेछ ।

तर ए. आर. वन. फाराम अन्तर्गत आयात गरिने मालसामानको अन्तःशुल्क वृद्धि भएमा नेपाल राजपत्रमा सूचमा प्रकाशित गरी श्री ५ को सरकारले सो वृद्धि भएको रकम जतिसम्म अनुसूची २ मा उल्लेख भएको तेस्रो मुलुकको पैठारी भन्सार महसूल दर बढाउन सक्नेछ ।

२. विक्री कर:- आर्थिक वर्ष २०३३।३४ मा विक्री कर लाग्ने मालसामान उत्पादन गर्ने फैक्टरीबाट विक्री गरेको अवस्थामा र विदेशबाट पैठारी हुनेमा भन्सार महसूल असूल गरिने अवस्थामा अनुसूची ५ बमोजिम विक्री कर लगाइने र असूल उपर गरिनेछ ।

३. हवाई उडान कर:- आर्थिक वर्ष २०३३।३४ मा अन्तर्राष्ट्रिय हवाई उडान गर्ने यातुहरूलाई प्रति व्यक्ति रु. ३०।- र श्री ५ को सरकारले तोकेको दुर्गम क्षेत्रमा बाहेक अरु क्षेत्रमा आन्तरिक हवाई उडान गर्ने यातुहरूलाई प्रति व्यक्ति रु. १०।- का दरले हवाई उडान कर लगाइने र असूल उपर गरिनेछ ।

४. आयकर:- आर्थिक वर्ष २०३३।३४ मा अनुसूची ६ बमोजिम आयकर लगाइने र असूल उपर गरिनेछ ।

५. शहरी क्षेत्रको घर जग्गामा कर:- आर्थिक वर्ष २०३३।३४ मा अनुसूची ७ बमोजिम शहरी क्षेत्रको घर जग्गामा घर जग्गा कर लगाइने र असूल उपर गरिनेछ ।

६. घर जग्गा बहाल कर:- आर्थिक वर्ष २०३३।३४ मा अनुसूची ८ बमोजिम घर जग्गा बहाल कर लगाइने र असूल उपर गरिनेछ ।

७. ठेक्का कर:- आर्थिक वर्ष २०३३।३४ मा नेपाल अधिराज्यभित्र मुनाफा गर्ने उद्देश्यले कसैले कुनै काम गर्न रु. १०,०००।- भन्दा बढी हुने गरी एक वा एकभन्दा बढी ठेक्का लिएको-मा सो ठेक अङ्कको २।। (साढे दुई) प्रतिशतका दरले ठेक्का कर लगाइने र असूल उपर गरिनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१५२

८. होटल कर:- आर्थिक वर्ष २०३३।३४ मा होटल, होटल अन्तर्गतको बार रेष्टुराँ लगायत अन्य बार रेष्टुराँ (भट्टीहरू बाहेक) को बिलमा समेत ५ प्रतिशतका दरले होटल कर लगाइने र असूल उपर गरिनेछ ।
९. सवारी कर:- आर्थिक वर्ष २०३३।३४ मा अनुसूची ९ बमोजिम सवारी कर लगाई असूल उपर गरिनेछ । सडकको कुनै खण्डलाई आवश्यकतानुसार श्री ५ को सरकारले उप-खण्डमा विभाजन गरी प्रत्येक उप-खण्डमा लाग्ने कर नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोक्न सक्नेछ । तर यसरी अन्तर विभाजित उप-खण्डहरूमा लाग्ने जम्मा कर मूल खण्डमा लागेको करभन्दा घटी बढी हुनेछैन ।
१०. सवारी साधन कर:- आर्थिक वर्ष २०३३।३४ मा ट्रक, बस बाहेक अरु सबै शक्ति सञ्चालित स्थलगामी सवारी साधनहरूमा अनुसूची १० बमोजिम सवारी साधन कर लगाइने र असूल उपर गरिनेछ ।
११. आय टिकट दस्तुर:- आर्थिक वर्ष २०३३।३४ मा आर्थिक ऐन, २०३२ बमोजिम आय टिकट दस्तुर लगाइने र असूल उपर गरिनेछ ।
१२. हात हतियार दस्तुर:- आर्थिक वर्ष २०३३।३४ मा आर्थिक ऐन, २०३२ बमोजिम हात हतियार दस्तुर लगाइने र असूल उपर गरिनेछ ।
१३. मालपोत:- आर्थिक वर्ष २०३३।३४ मा आर्थिक ऐन, २०३२ बमोजिम मालपोत लगाइने र असूल उपर गरिनेछ ।
१४. रजिष्ट्रेशन दस्तुर:- आर्थिक वर्ष २०३३।३४ मा आर्थिक ऐन, २०३२ बमोजिम रजिष्ट्रेशन दस्तुर लगाइने र असूल उपर गरिनेछ ।
१५. रोप्चे कर:- आर्थिक वर्ष २०३३।३४ मा आर्थिक ऐन, २०३२ बमोजिम रोप्चे कर लगाइने र असूल उपर गरिनेछ ।
१६. विद्युत् रोयल्टी:- आर्थिक वर्ष २०३३।३४ मा आर्थिक ऐन, २०३२ बमोजिम विद्युत्-रोयल्टी लगाइने र असूल उपर गरिनेछ ।

भन्सार महसूल दरबन्दी

अनुसूची-१

गणतन्त्र चीनको तिब्बत क्षेत्र बाहेक अन्य मुलुकहरूमा नेपाल अधिराज्यबाट निकासी हुने माल वस्तुहरूको भन्सार महसूल दरबन्दी

संकेत नम्बर	माल वा वस्तुको नाम	एकाई	निकासी महसूल दर
०२३-०११	घिउ	किलो ग्राम रू.	१।५०
०२३-०११ (क)	आधुनिक प्रक्रियाबाट प्रशोधित (पास्चराइज्ड) घिउ	किलो ग्राम रू.	१।-
०४२-०२	चामल र चामलको कनिका	किलो ग्राम रू.	-१।२
०४२-०१५	भूस	किलो ग्राम रू.	-१।०
०४२-०२५	ढुटो (तेल निकाल्ने ढुटो समेत)	किलो ग्राम रू.	-१।०
२६२-०१७	तयारी खयर (कत्था)	किलो ग्राम रू.	१।२५
२४२-०२१	चीर, देवदार, सल्लो र सोही जातका गोलिया काठ	मो. प्र. श.	३५
२४२-०२२	सखुवा, गुटेलजस्तो (कडा जातको) गोलिया काठ	मो. प्र. श.	३५
२४२-०६	बल्ला, बल्ली	मो. प्र. श.	३५

उपर्युक्त अनुसूची १ मा नपरेको वस्तुको निकासी भन्सार महसूल आर्थिक ऐन, २०३२ को अनुसूची १ बमोजिम असूल उपर गरिनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

भन्सार महसूल दरबन्दी

अनुसूची-२

नेपाल अधिराज्यमा पैठारी हुने माल वस्तुको भन्सार महसूल दरबन्दी

सङ्केत नम्बर	माल वा वस्तुको नाम	एकाई	भारतबाट (ए. आर. वन फाराम बाहेक) पैठारी भएको मालमा लाग्ने		गणतन्त्र चीनको तिब्बत क्षेत्र बाहेक अन्य मुलुकबाट पैठारी भएको मालमा लाग्ने	
			मोलमाथि लाग्ने सरचार्ज दर (प्रतिशतमा)		मोलमाथि लाग्ने सरचार्ज (प्रतिशतमा)	
			पैठारी महसूल दर (१)	(२)	पैठारी महसूल दर (३)	(४)
५३३-०३४	अरू पेण्ट, रङ्ग, पिगमेण्ट इनामेल अन्यत्र नपरेको	क्विण्टल रू.	५०।-	-	८४-	-
५३३-०३५	आलमोनियम पेण्ट	किलोग्राम रू.	२।५०	-	२।८०	-
५३३-०३७	प्लास्टीक इमल्सन पेण्ट	लिट्रर रू.	४।-	-	४।२०	-
५३३-०३६	तयारी पेण्ट इनामेल	लिट्रर रू.	२।-	-	२।८०	-
३१३-०११	मोटारको पेट्रोल	लिट्रर रू.	-१५२	-१५०	३।२०	-१५०
३१३-०१३	टर्बो फ्यूल	लिट्रर रू.	-१२५	-१२०	-१७५	-१२०
३१३-००३	हाई स्पीड वा रिफाण्ड डिजिल आयल र भेपोराइजिङ्ग आयल	लिट्रर रू.	-१२०	-१४०	-१७१	-१४०
६३१-००२	प्लाइउड चिया प्याक गर्ने बाकस बनाउने	मो. प्र. श.	१५	-	२५	-
६६३-००३	सिमेण्ट र असबेष्टसबाट बनेका मालहरू (घर बनाउने सामान बाहेक)	मो. प्र. श.	५	-	१५	-

नेपाल राजपत्र भाग ३

(७)

१५२ आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१२६ १४१-०११ (क) भिटासिनका वस्तुहरू भाइब्रोना, भाइनोला,

विनकानेस र यस्तै अरू तागत दिने

औषधीहरूमा २० प्रतिशतभन्दा बढी

अलकोहल भएकोमा

१४१-०११ (ख) भिटासिन सी

१४१-०२३ एण्टी वायटिक्स (टेव्साइक्लिन,

ग्राम्फिलिन, पेन्सिलिन, आदि)

१४१-०६ (क) सल्फा ड्रग्सहरू

१४१-०६ (ख) कफ सिरप, एनालजेसिक र एण्टीप्याराटिक्स

जस्ता औषधीहरू

१४१-०६ (ग) एण्टी ट्यूबरकुलर

६६५-०६६

काँचबाट बनेका मालहरू अन्यत्र नपरेको

टेबुलको सामान समेत

सिमेट

६६१-०२

६८१-०२२

फलाम, इस्पातको डण्डी, छड (बार, रड)

१११-०१

रक्सो नपरेको पिउने पदार्थ पानी, सोडा

पानी आदि (फलफूल तथा सागपातको रस

बाहेक)

६६५-०११

काँचको शिशि, बोटल, फायल (खाली शिशि)

१५२-०१३

टूथपेष्ट र टूथ पाउडर

८६६ ०११

प्लास्टीकको माल अन्यत्र नपरेको

(५)

नेपाल राजपत्र भाग ३

मो. प्र. श.	२०	—	२५	—
मो. प्र. श.	७	—	१४	—
मो. प्र. श.	७	—	६	—
मो. प्र. श.	७	—	१४	—
मो. प्र. श.	७	—	१४	—
मो. प्र. श.	७	—	१४	—
मो. प्र. श.	२०	—	३०	—
मो. प्र. श.	३५	—	४०	—
मो. प्र. श.	१०	—	—	—
मे. टन. रू.	—	—	४६०।—	—
मो. प्र. श.	४०	—	८०	—
मो. प्र. श.	१०	—	३०	—
मो. प्र. श.	६	—	१०	—
मो. प्र. श.	२०	५	५५	५

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

०५३-०४	फलफूलको ताजा र (जूस), सिरप र स्ववास मो. प्र. श.	२५	१५	३०	१५
०४८-०४	पाउरोटी, बिस्कूट, केक, पेस्ट्री इत्यादि	१०	२०	१५	२०
०६२-०११	बेकरीका परिकार	१०	२०	१५	२०
०७५-०११	चिनीबाट बनेको पिपरमेण्ट, टफि, लाजैज इत्यादि	१०	—	५०	—
०७५-०२१	गेडा मरीच	२०	—	१५०	—
०७५-०२३	लवाङ	२०	—	८०	—
०७५-०२४	जाय पत्ती, जाय फल	१०	—	५०	—
०७६-०५	जीरा, रामपत्ती	२०	—	७०	—
६३१-०१	दालचिनी	१०	—	२५	—
३१३-०४१	भिनेस्टा, भिनेस्टाका चादर	१५	—	५०	—
६६६-०१४	मोबिल र ग्रीज, लुब्रिकेटिङ्ग आयलहरू क्रुड	१५	—	२०	—
६६६-	पेट्रोलियमबाट बनेको	३५	—	५०	—
६६६-	आलमोनियमको घरेलु भाँडाकुँडा	४०	—	६०	—
६२६-०२१	लाइट	२५	—	७०	—
६५३-०५२	लाइटको पत्थर (फिलण्ट)	६०	—	७०	—
६५३-०५२	लाइटको पच्यूल (गैस र तरल)	७५	—	८५	—
६५३-०५२	रबरको टायर टचूवहरू (मोटर, मोटर	७५	—	८५	—
६५३-०५२	साईकल, ट्रेक्टर, बस, ट्रक आदिको	७५	—	८५	—
६५३-०५२	नाइलन, टेरेलिन, डेकन, पोलिष्टर, भिष्कोस,	७५	—	८५	—
६५३-०५२	सूटिङ्ग, फ्रेण्ट आदि यस्तै कपडा	७५	—	८५	—
६५३-०५२	रेशमी कपडा, मखमल	७५	—	८५	—

१५८ आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

६५३-०२	ऊनी कपडा, भायला र यस्तै कपडा	मो. प्र. श.	५०	—	६५	—
६५३-०३	सन, लिनेन, पाट र हैम्पबाट बनेका कपडाहरू	मो. प्र. श.	५०	—	६५	—
६५३-०५	आर्टसिल्क र काँचको धागोबाट बनेका कपडाहरू	मो. प्र. श.	३०	५	४०	५
६५३-०६	धातु मिसिएको धागोबाट बनेका कपडाहरू	मो. प्र. श.	५०	१०	६०	१०
६५५-०३१ (क)	जस्तै तामा, तिन्खाप, ब्रोकेड आदि	मो. प्र. श.	१०	—	१५	—
६५५-०३१ (ख)	सबै किसिमका सूति कम्बल, रंग र चादर	मो. प्र. श.	२०	—	२५	—
६५५-०३१ (ग)	आदि	मो. प्र. श.	२०	—	२५	—
६५६-०३२	सबै किसिमको ऊनी कम्बल, शाल इत्यादि	मो. प्र. श.	२०	—	२५	—
५५२-०२२	सबै किसिमको रेशमी र आर्टिफिसियल धागोबाट बनेको चादर इत्यादि	मो. प्र. श.	२०	—	२५	—
५५२-०२२	तगी बनाइएको विछर्याना, विछर्याना डाक्ने	मो. प्र. श.	२०	—	२५	—
७१३-०६	विज तन्ना आदि	मो. प्र. श.	२०	—	३०	—
७१३-०२	साबुन नुहाउने	मो. प्र. श.	१५	—	२०	—
	साबुन लुगा धुने	मो. प्र. श.	१५	—	२०	—
	ट्र्याक्टरहरू र ट्र्याक्टरका पार्टपुर्जाहरू	मो. प्र. श.	१५	—	२०	—
	(टायर टयूब समेत) कृषि कामको लागि मात्र	मो. प्र. श.	१५	—	२०	—
	ट्रेक्टर—	मो. प्र. श.	१५	—	२०	—
	(क) ५० हर्ष पावर र सोभन्दा कम तान्ने शक्तिको	मो. प्र. श.	१५	—	२०	—
	(ख) ५० हर्ष पावरभन्दा ठीक तान्ने शक्तिको	मो. प्र. श.	१५	—	२५	—

२५८

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

२०-२६९

हिसाब वहिवाता राजन्ने र गणना गर्ने मेशीन,
कम्प्यूटर, डाटा प्रोसेसिङ्ग मेशीन, कैश रजिष्टर

अरु अफिसमा प्रयोग गर्ने मेशीन र पार्टपुर्जा मो. प्र. श.

622-089

रेडियो, ट्रांजिस्टर रेडियो, रेडियोग्राम,
माइक्रोफोन, एम्पली फायर, डिक्टाफोन

आदि लाउड स्पीकर जडको वा नजडको मो. प्र. झ.

929-089

(क) टेप रेकर्डर, रेकर्ड प्लेयर, स्टोरो, टेलिभिजन

929-03

विजुलीको घरायसी माल हिटर, कुकर, टोस्टर, सेभर, इस्त्री, भाइब्रेटर, ग्रिण्डर, मिक्सचर

ग्रादि (बैटरीबाट चल्ने यस्तै सामान समेत) मो. प्र. श.

929-039

टर्च लाइट, पेन टर्च समेत (बैटरी बाहेक)

979-032

(क) इलेक्ट्रिक पञ्चा सबै किसिमको

20-28

(क) बस, ट्रक, लहरीको स्प्रयर इञ्जिन र

वेसिस

932-04

मोटरको पार्टपुर्जा (टायर, टचव, ड्रिज्जन्

वेसिस बाटुक)

33-04

(क) सबै किसिमको बल बेरिहुं:

39-093

ग्रप चस्मा (गगल्लस)

39-098

बस्माको अरु सामान (बस्माको ऐना बाइक)

60-09

चिंग मेशीन, स्टेपलर र स्टेपलरका पिनहरू

300

वृत्तलिके निम्न मापद्वयान्तरात्

2

925 अधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएको छ। मात्र लीग हुनेछ।

(क) भैक्यूएम र गैस फील्ड बल्व सब किसिमको	३५	—	—	६५	—
(ङ) ग्रह सबै किसिम अन्य नपरेको बल्व	३५	—	—	६५	—
वियर ६ प्रतिशत अल्कोहलभन्दा कम्ती					
(अल्कोहलमा १०३ प्रतिशतभन्दा कम्ती					
प्रूफ) (लण्डन प्रूफ) स्पिरिट भएको, प्रतिलिक्विड					
(तरल)	२०१-	११०१-	२०१-	११०१-	११०१-
ग्यालन रु.	६०	११०	६०	११०	११०
वा मो. प्र. श.					
जुनवढी हुन्छ	२५	२५	३०	२५	२५
मो. प्र. श.					
५७६० काँटीको					
प्रतिग्रुस	७१-	—	२०१-	—	—
प्रतिहजार					
काँटी वा					
त्यसको					
अंसको रु.	—	—	११५०	२२१५० र	रु. ४१५०
				प्रतिग्रुस	
चिनी (चिनी सेतो), मिश्री	३५	—	४५	—	—
चिनी खाँडसारी खैरो	२०	—	२५	—	—
टेमा छुवा (मोलासेस)	—१०६	१०	—१०८	१०	१०
चिया	१२	१०	१५	२०	२०

११२-०१

२२१-०२

८६६-०२

०६१-०२

०६१-०२१

०६१-०३

०७४-०११

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

०७४-०१३	लूज चिया (फुडुवा)	मो. प्र. श.	१२	१४	१५
०५३-०१	फलफूल बोटल वा टिनमा पैक गरिएको	मो. प्र. श.	१३	१५	१५
०४६-०१२	मैदा (मुजीसमेत)	किलोग्राम रू.	-१०५	-१२०	-
०६६-१३२	स्टेनलेस स्टीलको भाँडा कुँडा	मो. प्र. श.	३५	४०	-
०५१-	(क) जुत्ता (छालाको मात्र)	मो. प्र. श.	११	१३	१५
०५१-०६२	जुत्ताको छालाको सामान बाहेक अरु जुत्ता				
०४१-०१६	सम्बन्धी सरसामान फित्ता, तलवा (वेदर	मो. प्र. श.	१७	२०	-
०६६-	सोल) आदि (किल्ला काँटा बाहेक)	लिटर रू.	११५०	११६०	-
०६६-	मेथिलेटेड स्पिरिट	मो. प्र. श.	१०	१५	५
०६६-	खाली टिन र कन्टेनरहरू (२ लिटरसम्म	मो. प्र. श.	१०	१५	१०
०१२-	अटाउने)				
०३२-६३ (क)	खाली टिन र कन्टेनरहरू (२ लिटरभन्दा बढी	मो. प्र. श.	१०	१५	१०
०२१-०१	अटाउने)	मो. प्र. श.	५	५	-
०२१-०६	कृषि सम्बन्धी औजारहरू कुटो, कोदालो, हलो	मो. प्र. श.	१०	१५	-
	इत्यादि	मो. प्र. श.	३५	४०	२०
	ट्राक्टरमा जडिने टेलर	मो. प्र. श.	१०	१५	-
	काठको फर्निचर	मो. प्र. श.	३५	४०	२०
	फर्निचर अन्यत्र नपरेको बाँस, बेत, छाला, रबर	मो. प्र. श.	३५	४०	१५
	आदिको				

उपर्युक्त अनुसूची २ मा नपरेको बस्तुको पैठारी भन्सार महसूल तथा सरचार्ज आर्थिक ऐन, २०३२ को अनुसूची २ बमोजिम असूल उपर गरिनेछ ।

भन्सार महसूल दरबन्दी

अनुसूची - ३

नेपाल अधिराज्यबाट गणतन्त्र चीनको तिब्बत क्षेत्रमा निकासी हुने र सो क्षेत्रबाट नेपाल अधिराज्यमा पैठारी हुने माल वस्तुको भन्सार महसूल र सरचार्ज आर्थिक गेन, २०३२ को अनुसूची ३ बमोजिम असूल उपर गरिनेछ ।

१६२

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

भन्सार महसूल दरबन्दी

अनुसूची - ४

ए. आर. वन. फाराममा लाग्ने सरचार्ज

निम्नलिखित माल भारतबाट ए. आर. वन. फारामद्वारा पैठारी भएमा, सो फाराममा जनिएको परिमाण अथवा मूल्य वा बिल मूल्य भन्नि बढी हुन्छ सोमा निम्नलिखित दरले सरचार्ज लाग्नेछ ।

क्रम संख्या	वस्तुको नाम	एकाइ	सरचार्ज
७	हाई स्पीड डिजेल आयल	लिटर रू.	-१४०
(क)	पेट्रोल	लिटर रू.	-१५०
(ख)	टर्बो फ्यूल	लिटर रू.	-१२०
७	साबुन लुगा धुने	मो. प्र. श.	७
३	चिया (लूज चिया समेत)	मो. प्र. श.	१०
३	मोटर साईकल स्कूटर	मो. प्र. श.	३०
३	फलफूलको ताजा रस (जूस), सिरप, स्ववास, पिउने पदार्थ (रक्सी नपरेको)	मो. प्र. श.	२०
३	सोडापानी, कोकाकोला, फान्टा र यस्तै ग्रु पदार्थहरू	मो. प्र. श.	२०
३	विस्कट, केक, इत्यादि बेकरीका परिकार	मो. प्र. श.	२०
३	चिनीबाट बनेको पिपरमेण्ट, टफि, लजंज	मो. प्र. श.	२०
३	धातुको फर्निचर सबै किसिमको	मो. प्र. श.	२५
३	फलफूल बोटल वा टोन्मा पेक गरिएको	मो. प्र. श.	१५
३	भिटामीन सी, एण्टीवायटिक्स, सल्फाड्रस, कफ सिरप, एनालजेसिक र एण्टी-प्याराटिक्स, एण्टी ट्यूबरकुलर जस्ता औषधिहरू	मो. प्र. श.	६
३	अन्य सबै किसिमको औषधिहरू	मो. प्र. श.	१

उपर्युक्त अनुसूची ४ मा नपरेको वस्तुको पैठारी सरचार्ज आर्थिक ऐन, २०३२ को अनुसूची ४ बमोजिम असूल उपर गरिनेछ ।

१६३ अधिकारि कृती मुद्रण विभागबाट प्रमाणित गरिएको मात्र लागु हुनेछ।

भन्सार महसूल दरबन्दी

अनुसूची ४ (क)

भारतको वण्डेड स्टक (भारतीय अन्तःशुल्क वा कर नलागेको) बाट नेपाल अधिराज्यमा पैठारी हुने माल वस्तुको भन्सार महसूल दरबन्दी ।

संकेत नम्बर ।	माल वा वस्तुको नाम	एकाइ ।	पैठारी महसूल ।	सरचार्ज
३१३-०११	मोटरको पेट्रोल	लिटर रू.	३।२०	-।५०
३१३-०१३	टर्बो पथ्रूयल	लिटर रू.	-।७५	-।२०
३१३-००२	मट्टितेल	लिटर रू.	-।७५	-
३१३-००३	हाईस्पीड वा रिफाइण्ड डिजेल आयल र भेपोराइजिग आयल	लिटर रू.	-।७०	-।४०

उपर्युक्त अनुसूची ४ (क) मा नपरेको वस्तुको पैठारी भन्सार महसूल तथा सरचार्ज आर्थिक ऐन, २०३२ को अनुसूची ४ (क) बमोजिम असूल उपर गरिनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

अनुसूची-५

विक्रीकर

संकेत नम्बर	माल वा बस्तुको नाम तथा विवरण	मूल्यको प्रतिशत. ८ प्र. श. १२ प्र. श.
-------------	------------------------------	--

१. तयारी छाला

१-१	जीव जन्तुको तयारी छाला वा तयारी भुवादार छाला	८ —
१-२	सबै किसिमका सिन्थेटिक छाला भुवादार समेत	८ —
१-३	सबै किसिमका जीवजन्तुको छाला	८ —
१-४	सबै किसिमका छाला र सिन्थेटिक छालाबाट तयार भएका सामान	— १२

२. काठ र काठबाट बनेका मालसामानहरू

२-१	सबै जातका काठ (बाल्ने दाउरा, काँचो बाँस र काँचो बेत बाहेक)	८ —
२-२	सबै किसिमका प्लाईउड, भेनेष्टा, हार्डबोर्ड फाइबर बोर्ड, स्ट्राबोर्ड र सनमाइका आदि	— १२
२-३	काठका पीपा र निर्माणका सामग्री ढोका, चौखाट, फ्रेम, पारक्वेट, इयाल र पल्ला इत्यादि	— १२
२-४	काठका सबै किसिमका फर्निचरहरू	— १२
२-५	बाँस, बेतका फर्निचरहरू	— १२
२-६	काठ, छाला, रबर, प्लाष्टिक र धातु मिश्रित सबै किसिमका फर्निचरहरू	— १२
२-७	काठ र कर्कबाट बनेका सामानहरू	— १२

३. धागो तथा कपडा

३-१	ऊनी धागो	८ —
३-२	रेशम आर्टशिल्क तथा कृत्रिम धागो	— १२
३-३	सूती गोली धागो तथा रील	— १२
३-४	सबै किसिमको सूती कपडा र छाताको सिलाएको कपडा र सूती लुङ्गी	८ —
३-५	ऊनी, रेशमी, नाइलन, टेरेलिन, डाइक्रोन, जार्जेट, टेरीकटन,	

तथा अन्य कृत्रिम रेशमबाट बनेका कपडाहरूमाणित गरिएपछि मात्र लागू हुनेछ।

३-६	सबै किसिमका रिबनहरू	-	१२
३-७	सबै किसिमका लेसहरू	-	१२
३-८	सबै किसिमका तयारी कपडाहरू (टोपी, गञ्जी, मोजा, पञ्जा, टिशर्ट, बुशर्ट, कमीज, कोट, गाउन तथा स्वीटर र टाई आदि)	-	१२
३-९	बोरा, हैसियन तथा सुतली आदि	६	-
३-१०	क्यान्भस	-	१२
३-११	सबै किसिमका डोरी तथा विक्स (फित्ता)	६	-
३-१२	छाता र छाताको सामान तिली, घिरी, डण्डी मुट, आदि	६	-
३-१३	बर्सादी, वाटरप्रूफ	-	-
३-१४	धातु, सुन, चाँदीका धागो वा ती मिसिएको धागोहरू र त्यसबाट बनेका कपडाहरू	-	१२
३-१५	होजियरी कपडा	-	१२
३-१६	सबै किसिमको मैनकपडा र त्रिपाल, पाल, कनाथसमेत	-	१२
३-१७	रबर लिनोलियम वा अरू सामान मिश्रित भएका कपडाहरू	-	१२
३-१८	ग्यांठवाला कपडा र इलाष्टिक फित्ता समेत	-	१२
३-१९	कपडा वा यस्तै अन्यत्र नपरेका मालहरू जस्तै- लालटेनी र स्टोवको बत्ती, होजपाइप, मेशीनको वेल्ड, मेन्टलको जाली, बक्रम, शोल्डरप्याड आदि	-	१२
३-२०	ऊनी रेशमी वा कृत्रिम रेशाबाट बनेका चादर, कम्बल, शाल दोसल्ला आदि	-	१२
३-२१	सबै किसिमको कपडा र त्यसबाट तयार भएका सामानहरू (अन्यत्र नपरेका)	-	१२
३-२२	जूट (पाट), कपास, शिमलको भुवा र अन्य बनस्पति रेशा	६	-
३-२३	सूती कम्बल, र सूती रेशाबाट बनेको चादर शाल, रग दोसल्ला, पछ्यौरा, सूती तन्ना कपडा (विछ्याउने चादर) आदि	६	-

४. फ्लोरिङ्गका सामानहरू

४-१	सूती सतरन्जा, दरी र टाट	-	१२
४-२	मखमली, ऊनी, सिल्क, सूती वा कृत्रिम रेशाबाट बनेको गलैँचा, कार्पेट वा जमीन ढाक्ने कम्बल	-	१२
४-३	लिनोलियम वा त्यस्तै पदार्थहरू	-	१२
४-४	जूट, कार्पेट, अन्य फ्लोरिङ र फर्निचिङ सामानहरू	-	१२

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

५. पेट्रोल तथा पेट्रोलबाट उत्पादित पदार्थहरू

५-१	मट्टितेल, कूड आयल वा सबै किसिमको ग्यास	८	—
५-२	पेट्रोल, ग्यासोलिन, एभिएशन फ्यूल, डिजेल आयल, स्पेण्डल आयल, ब्रेक आयल, गियर, मोबिल आयल, लुब्रिकेटिंग आयल ग्रिज आदि	८	—
५-३	अलकत्रा तथा अस्फाल्ट	८	—

६. यातायातका सामग्रीहरू

६-१	मोटरकार, जीप, ल्याण्डरोभर, स्टेशनवाइगन, भ्यान, पिकअप, बस, ट्रक, लहरी, दमकल, तथा सबै किसिमको लाइट, हेभी भेहिकल्स र इक्वीपमेण्ट आदि र तत्सम्बन्धी पार्टपूजाहरू	—	१२
६-२	मोटरसाइकल र मोटर भएको सबै किसिमका साइकल, स्कूटर अटोरिक्सा, स्कूटर रिक्सा र तत्सम्बन्धी पार्टपूजाहरू	—	१२
६-३	साइकल रिक्सा र तत्सम्बन्धी पार्टपूजाहरू	—	१२

७. सिमेण्ट तथा सामानहरू

७-१	सबै किसिमका सिमेण्ट र त्यसबाट बनेका सामानहरू	—	१२
७-२	एसबेस्टस शीट र त्यसबाट बनेका सामानहरू	—	१२
७-३	मार्बलस्लेव तथा चीप आदि	—	१२
७-४	सिमेण्ट तथा अन्य खनिज पदार्थबाट बनेका निर्माण सामग्रीहरू र पिधने अर्थात् ज्यावलमा साँध लगाउने (पालिस गर्ने) सामानहरू	—	१२

८. धातुबाट बनेका सामानहरू

८-१	सबै किसिमका घरायसी भाँडाकुँडा, पन्यू, कसौडी, ताप्के, कचौरा, गिलास, थाल इत्यादि	८	—
८-२	सबै किसिमको कटलरी सामान आदि	—	१२
८-३	सबै धातुबाट बनेको सियो	८	—
८-४	कलधाराका सामान फिल्टर र टूटी समेत (पाइपसकेटबाहेक)	८	—
८-५	काण्ट आइरन, फलाम, इस्पात र अरू धातुबाट बनेको दलीन, सत्तरी, एंगील, चादर, पाता, जस्ता, गेल्भनाइजशीट आदि र शिशा धाउ	—	१२
८-६	डण्डी, पाइप, डोरी, जालीबोल्ट, किला, सिक्री आदि	—	१२
८-७	निर्माण काममा प्रयोग हुने काण्ट आइरन फलाम वा अरू धातुको	—	१२

१६७ ~~दोषा विभाग~~ विभागबाट प्रमाणित गरिएपछि मात्र लागु गर्नेछ।

८-८	सबै किसिमका ज्यावलहरू (कृषि औजार बाहेक)	८	—
८-९	सबै किसिमका धातुबाट बनेका ताल्चा, साँचो, कब्जा, छेस्कनी र हाण्डल आदि	—	१२
८-१०	धातुबाट बनेका स्टोभ, अंगिठी, हिटर, दमचुली, इस्त्री र टंकी आदि	—	१२
८-११	लाइटर, लाइटर पत्थर र तत्सम्बन्धी मालसामानहरू	—	१२
८-१२	स्टेनलेस स्टील र त्यसबाट बनेका सबै प्रकारका मालसामानहरू	—	१२
८-१३	सुन, चाँदीबाट बनेका सबै किसिमका भाँडाकुँडाहरू	—	१२
८-१४	ट्यूबबेल र ऐजनका सामानहरू	८	—
८-१५	खाली ड्रम, टीन र कन्टेनरहरू	८	—
८-१६	सेफ, क्यासबक्स र धातुको फर्निचरहरू समेत	—	१२
८-१७	सबै किसिमको मेटालाइज्ड पेपर	—	१२
८-१८	सबै किसिमको ढक, काँटा (तौल गर्ने)	८	—
८-१९	धातु वा ऐजनको मिश्रणबाट बनेको मालसामानहरू अन्यत्र नपरेको जस्तै:—सिगरेटकेश, साँचोको रिंग, खिप, हुप, तार, तारको ब्रुस, मेनटोल आदि	—	१२
८-२०	सबै किसिमका धातुका टुक्राटुकीहरू	८	—
८-२१	फायर ब्रिक्स	—	१२

९. रबर, कृत्रिम रबर र सो बाट बनेको सामानहरू

९-१	रबर मिश्रीत मालहरू	—	१२
९-२	फोमरबर वा यस्तै स्पन्ज रबरबाट बनेका सबै किसिमका मालहरू	—	१२
९-३	रबरको टायर ट्यूबहरू	—	१२
९-४	पोलिथिन पाइप, ट्यूब आदि	—	१२
९-५	प्लाष्टिक र ऐजनबाट बनेका सामानहरू	—	१२
९-६	पोलिथिन पेपर, वेग र अन्य तयारी सामानहरू	—	१२

१०. शृंगारका सामानहरू

१०-१	सबै किसिमका हेयर आयल	—	१२
१०-२	अत्तर र अन्य इसेंस खुसबुहरू, गुलाबजल, केवडाजल आदि	—	१२
१०-३	सबै किसिमका रेजर ब्लेड तथा रेजरसेट, नेलकटर र कैंची आदि	—	१२
१०-४	पाउडर, स्नो, क्रिम, सेम्पु, भैस्लीन, नेलपालिस, सुर्मा, खिजाव, लिप्स्टिक, लोसन, सेंटगाजल र अन्य यस्तै सुन्दरता र शृंगारका काममा प्रयोग हुने सबै किसिमका सामानहरू	—	१२

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१०-५	दूधपेष्ट वा दूधपाउडर र ब्रुस	-	१२
१०-६	लुगाधुने साबुन	६	-
१०-७	अन्य सबै किसिमको साबुन	-	१२
१०-८	सबै किसिमको पालिस	-	१२
१०-९	सबै किसिमको सफागर्ने धुलो, झोल आदि पदार्थहरू जस्तै- टिनोपाल, भीमपाउडर, काष्टिकसोडा इत्यादि	-	१२

११. काँच र पोर्सिलिनका सामानहरू

११-१	काँच र काँचबाट बनेका सामानहरू	-	१२
११-२	सबै किसिमका थर्मस फ्लास्क	-	१२
११-३	नक्कली जवाहरात र सोबाट बनेका गहना, पोते र चुरा (टीका टिकुली बाहेक)	-	१२
११-४	काँच र पोर्सिलिनबाट बनेका कलात्मक बस्तुहरू	-	१२
११-५	पोर्सिलिनका अन्य सामानहरू	-	१२
११-६	चिनियाँ माटोबाट बनेका सबै किसिमका सामान	-	१२

१२. कागज र त्यसबाट बनेका सामानहरू

१२-१	भित्तामा टाँस्ने कागज र सजावटका कागजहरू	-	१२
१२-२	अल्वम	-	१२
१२-३	कागज वा पल्पको बोर्ड (वार्निस वा अलकला लगाएको समेत)	-	१२
१२-४	कागजबाट बनेका अन्य सामानहरू जस्तै-झोला, कन्टेनरहरू, साधारण प्याक गर्ने कागज, न्यापकीन ट्वाइलेट पेपर, खाक्सी	-	१२

१३. अफिसका सामानहरू

१३-१	टाइपराइटर, क्यालकुलेटिंग मेशीन, डुप्लीकेटर, डिक्टाफोन मेशीन आदि	-	१२
१३-२	घण्टी, पेपरबेट, पन्चिङ्ग मेशीन सबै प्रकारका फोन्टेन्पेन, डट्पेन, कलवेल, पिनवल स्ट्याप्लिंग मेशीन आदि (शिक्षाकलम बाहेक)	-	१२
१३-३	अफिसमा प्रयोग हुने अन्यत्र नपरेको मेशीन र स्टेशनरी सामान- हरू र साधारण लेखपढका र न्यूजप्रिण्ट पेपर बाहेक अन्य अफिस- मा प्रयोग हुने सबै किसिमका कागज टाइपपेपर लगायत (तर साधारण लेखपढका अन्य सामानहरू जस्तै शिक्षाकलम, मसी भर्न नहुने होल्डर, इरेजर, रूलर, कापी, मसी, स्वदेशी खाम, फायल र इन्स्टुमेण्ट बक्स बाहेक)	-	१२

१६४

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

१४. मेशीन तथा बिजुलीका सामानहरू

१४-१	सबै किसिमका मेशीन ट्र्याक्टर टेलर र तत्सम्बन्धी पार्ट-पूजाहरू (कृषि सम्बन्धी मेशीन र तत्सम्बन्धी पार्टपूजाहरू बाहेक)	८	—
१४-२	सबै प्रकारको टर्च र सबै प्रकारको बेट्री र तत्सम्बन्धी माल-सामानहरू	—	१२
१४-३	रेडियो, टेलिभिजन, ट्रान्जिष्टर, रेडियोग्राम, रिकर्ड प्लेयर, टेपरिकर्ड, टेप, लाउड स्पीकर, ग्रामोफोन, माइक्रोफोन र अन्य यस्तै प्रकारका सामान र तत्सम्बन्धी पार्टपूजाहरू	—	१२
१४-४	टेलिफोनको सेट र तत्सम्बन्धी मालसामानहरू	—	१२
१४-५	बिजुलीको घरायसी माल (रेफ्रिजरेटर, डिफ्रिज, हिटर, पंखा, एयरकण्डीशन, एयरकुलर आदि)	—	१२
१४-६	बिजुलीको बल्ब, तार र तत्सम्बन्धी अन्य सामानहरू	—	१२
१४-७	निर्माणमा प्रयोग हुने सबै किसिमको मेशीनहरू जस्तै कंक्रीट मिक्चर भाइब्रेटर र पलिसिंग मेशीन आदि	८	—
१४-८	बिजुलीका सबै किसिमको मिटर, औजार, ज्यावल, यन्त्र जेनेरेटर प्रोजेक्टर, र प्रोजेक्टरमोटर र वेल्डिङ्गका सामानहरू र माइक्रोमिटर, आयल मिटर, ग्यास मिटर र प्रेस गेज	८	—

१५. बाथरूमका मालसामानहरू

१५-१	बाथरूमका सबै किसिमका सामानहरू (किरोसिन र बिजुलीका हिटर लगायत)	—	१२
------	---	---	----

१६. सफरका सामानहरू, तयारी पोशाक तथा जुताहरू

१६-१	छाला र कृत्रिम छालाबाट बनेका सुटकेस, ब्रिफकेस, सबै प्रकारका हाण्डव्याग, पेटी, टोपी, पन्जा र स्लीपिंग व्याग आदि	—	१२
१६-२	सबै किसिमका शृंगारका बाकस तयारी पोशाक आदि	—	१२
१६-३	सबै किसिमका जुता, सडल, चप्पल आदि	—	१२
१६-४	धातुबाट बनेका ट्रंक बाकस	८	—
१६-५	प्लाष्टीक फाइबर, कार्डबोर्ड, क्यानभास र अरू सामानबाट बनेको बाकस, सुटकेस, ट्रेभलिंग व्याग, वेड होल्डर र यस्तै सफरका सामानहरू	—	१२
१६-६	हाण्डव्याग, पर्स, झोला, मुनीव्याग आदि	—	१२

आधिकारिकता मुद्रण विभागबाट प्रकाशित गरिएपछि मात्र लागु हुनेछ।

१७. वैज्ञानिक यन्त्र चशमा तथा फोटोग्राफीका सामानहरू

१७-१	चशमा र तत्सम्बन्धी मालसामानहरू पेपर	-	१२
१७-२	सबै प्रकारको केमरा, फिल्म, डेभलपिंग एक्सपोजर मिटर लेन्स स्टाण्ड टेलिस्कोप, फ्लेसगन तथा फोटोग्राफिक अन्य सामान र पूर्जाहरू	-	१२
१७-३	माइक्रोस्कोप र अन्य वैज्ञानिक अनुसन्धानमा प्रयोग हुने यन्त्रहरू	६	-
१७-४	सबै किसिमका फिल्म र सिनेमाको लागि तयारी फिल्म	-	१२
१७-५	सबै किसिमका घडीहरू, घडीको पार्टपूर्जा र वैण्डहरू	-	१२
१७-६	भ्यूवर, स्लाइड दूविन आदि	-	१२
१७-७	फोटोग्राफी स्टुडियो सम्बन्धी रासायनिक मसला, केमिकल, एसिड र अरु यस्तै सामान समेत	-	१२
१७-८	सिनेमा फिल्म खिचीसकेको (फिर्ता पठाउने स्तरमा अस्थायी पैठारी भएको बाहेक)	-	१२

१८. संगीतका बाद्ययन्त्र

१८-१	पियानो र बिजुलीबाट संचालन हुने सबै प्रकारको बाद्ययन्त्र	-	१२
१८-२	अन्य बाद्ययन्त्र (मादल बाहेक)	६	-

१९. खरखजाना तथा हतियार

१९-१	सबै किसिमका हातहतियार र तत्सम्बन्धित मालसामानहरू	-	१
१९-२	सबै किसिमका बिस्फोटक पदार्थहरू (आतसवाजीको सामान समेत)	६	-

२०. सुन, चाँदी, प्लाटिनम र जवाहरात

२०-१	सुन चाँदीबाट बनेको गहना तथा मालसामानहरू (घरेलु उद्योग- स्तरबाट बनेको बाहेक)	-	१२
२०-२	प्लाटिनम र ऐवर्गका धातु	-	१२
२०-३	सक्कली जवाहरात र सोबाट बनेका गहना तथा मालसामानहरू	-	१२
२०-४	सुन, चाँदी, नक्कली गहना र स्टोनहरू	-	१२

२१. सुर्ती, सिगार र सिगरेट

२१-१	सबै प्रकारका चुरोट सिगार र पेक भएको सुर्ती	-	१२
२१-२	सबै किसिमको पाइप	-	१२
२१-३	बिड़ी	६	-

१७६ आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

२२. पेय पदार्थ

२२-१	सबै किसिमको वियर, ब्राण्डी, व्हिस्की, रम, जीन र यस्तै किसिमका सबै अल्कोहल मिश्रित पेयहरू तथा शुद्ध अल्कोहल	—	१२
२२-२	रक्सी नपरेको पिउने पदार्थ जस्तै मिनरलवाटर, कोकाकोला आदि	—	१२
२२-३	रक्सी बनाउँदा मिसाउने अल्कोहल, एसेंस, रम ब्लेण्डेड व्हिस्की आदि	—	१२

२३. सुखा फलफूल र बोटल वा टीनप्याक सामानहरू

२३-१	सबै किसिमका ड्राइफ्रूटहरू जस्तै— काजु, किसमिस, बदाम, ओखर, दाख, पेस्ता, नरिवल, मखना, चिराजी, अलैंची, ल्वांग, सुपारी तथा सुकुमेल आदि	—	१२
२३-२	सबै किसिमका धातु, शीशी वा प्लाष्टिक बट्टामा प्याक भएको फ्रूटजुस सर्वत, मार्मलेड, सस, जाम, स्कवास, र पिकल्स आदि	—	१२
२३-३	सबै किसिमका प्याक भएको विस्कूट, कर्न फ्लेक्स, माइक्रोनी र सिफूड र माछा आदि (बेबीफूड बाहेक)	—	१२
२३-४	पीपरमेण्ट, टफी, चकलेट र चुइंगम आदि	—	१२
२३-५	चिया, कफी, कोको माल्ट र अन्य यस्तै पदार्थहरू	—	१२
२३-६	सबै किसिमको बनस्पति घ्यू र टीनप्याकड क्रीम, मखन, चीज, नरिवलको तेल (घ्यू र टीनमा प्याक नभएको मखन र चीज बाहेक)	—	१२
२३-७	कृत्रिम मखन (मार्जरोन)	—	१२
२३-८	हर्लिकस, मिल्क पाउडर, कण्डेन्सड मिल्क, सावुदाना	—	१२
२३-९	प्याक भएको सागपात खाद्यान्न मासु र रिफायण्डसाल्ट आदि	—	१२
२३-१०	माछा मासुको एसेंस	—	१२

२४. अन्यत्र नपरेको

२४-१	सलाई	८	—
२४-२	जीप फास्नर	—	१२
२४-३	टाँकवटन सबै किसिमको	—	१२
२४-४	सबै किसिमको खेलौना	८	—
२४-५	सबै किसिमको खेलकूदका सामान	८	—
२४-६	सबै किसिमका लालटेन, लम्फा आदि	८	—
२४-७	सबै किसिमका ब्रुसहरू	८	—
२४-८	सबै किसिमका सामानहरू	८	—

आधिकारिकता शुद्ध विवरण प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

२४-९	कस्तुरी, हस्तीहाड, भुवा, रौं, ऊन र सोबाट बनेका सामानहरू र भेडा च्याप्राको कच्चा ऊन	-	१२
२४-१०	केशर	-	१२
२४-११	सबै किसिमका रंग रोगनहरू जस्तै वानेस, इनामेल, टापेन, स्नोसेम आदि	-	१२
२४-१२	चमरीको पुच्छर, चराको प्वांख, मानिसको रौं, सुंगुरको जगर	-	१२
२४-१३	गौलोचन	-	१२
२४-१४	मेन्थलक्रिस्टल, सिलिकेट, गुल्लु अर्थात् मौवाको तेल	-	१२
२४-१५	महुवा, टेमा, छुवा	-	१२
२४-१६	इष्ट, बेकिंग पाउडर, एकटीक, ड्राइइष्ट र यस्तै रसायनिक पदार्थहरू	-	-
२४-१७	भरी ल्याएको ग्यास सिलिण्डर र फायर एक्सर्टीगुसर र त्यसको रिफिल्सहरू	-	-
२४-१८	मैनबत्ती, प्याराफिन र यस्तै बल्ने बस्तुबाट बनाएका चीजहरू र एण्टी मस्कीटो क्वायल (धुप)	-	१२
२४-१९	सिनेमा कार्बोन	-	१२
२४-२०	सिन्थेटिक ग्लु, पारो (मर्करी), रबर, सल्यूशन, टेप, चपरा, लाहा आदि	-	-
२४-२१	पानपत्ता, पानको मसला, खयर, नस र जर्दा	-	-
२४-२२	स्पीरिट	-	-
२४-२३	फार्नेस आयल र जूट वेचिंग आयल	-	-
२४-२४	अभ्रक	-	-

द्रष्टव्य:- (१) रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० बमोजिम ठेक्का बन्दोबस्त भएको सदिराको विक्री कर ठेक रकमलाई डेढी (१।१) गरी विक्री मूल्य कायम मानी सोमा विक्रीकर असूल उपर गरिनेछ ।

(२) प्याक भएको भन्नाले कुनै चीज सङ्गे, गल्ने वा विघ्नीनेबाट बचाउने गरी प्याक भएको सम्बन्धनुष तर यसले कुनै चीज हुवानी सम्बन्धमा प्याक हुने कन्टेनरलाई जनाउने छैन ।

अनुसूची-६

आयकर(क) व्यक्ति, दम्पति र परिवारको लागि

(१) आयकर नलाग्ने हद:-

(१) अविवाहित व्यक्तिको निमित्त

रु. ६,५००।-

(२) विवाहित दम्पतीको निमित्त

रु. ७,५००।-

(३) परिवारहरूको निमित्त

रु. ८,५००।-

(२) आयकर लाग्ने:-

छुट पछिको पहिलो रु.

१०,००० सम्ममा ५ प्रतिशत

त्यसपछिको रु.

१०,००० सम्ममा १० प्रतिशत

त्यसपछिको रु.

१०,००० सम्ममा २० प्रतिशत

त्यसपछिको रु.

१०,००० सम्ममा ३० प्रतिशत

त्यसपछिको रु.

२,००,००० सम्ममा ४० प्रतिशत

त्यसपछिको रु.

५,००,००० सम्ममा ४५ प्रतिशत

त्यसमाथि जतिसुकैमा पनि

५१ प्रतिशत

(ख) साझेदारी फर्म, संगठित संस्था र अस्थायी बासिन्दाको लागि:-

पहिलो रु.

१०,००० सम्ममा १० प्रतिशत

त्यसपछिको रु.

१०,००० सम्ममा २० प्रतिशत

त्यसपछिको रु.

१०,००० सम्ममा ३० प्रतिशत

त्यसपछिको रु.

२,००,००० सम्ममा ४० प्रतिशत

त्यसपछिको रु.

५,००,००० सम्ममा ४५ प्रतिशत

त्यसमाथि जति सुकैमा पनि

५१ प्रतिशत

द्रष्टव्य:- (क) साझेदारी फर्म कम्पनी संगठित संस्था र अस्थायी बासिन्दालाई छुट दिइने छैन ।

(ख) व्यापारिक फर्मलाई उक्त फर्मको मालिकको वैवाहिक स्थिति अनुसार उपर्युक्त बमोजिम छुटको सीमा निर्धारण गर्ने ।

(ग) घर जग्गा बहालको आय हुनेकोमा सो आयमा कर नलाग्ने रु. ३,०००।- लाई समेत समावेश गरी उपर्युक्त बमोजिमको छुट निर्धारण गरिनेछ ।

(ग) २०३३ साल श्रावण १ गते जग्गावाला कायम रहेका व्यक्ति वा दम्पति वा परिवारको सम्पूर्ण जग्गाको आयलाई गणना गरी देहाय बमोजिम खेतीको खुद आय निर्धारण गरी

अन्य आय भए सो समेत जोड्ने आयकर निर्धारण गरिनेछ ।

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएको छ ।

जग्गाको किसिम	खुद आय प्रति बिगहा
अवल	रु. ८५०।-
दोयम	रु. ६००।-
सिम	रु. ४५०।-
चाहार	रु. ३००।-

(घ) लकडीको विदेशी ठेकदारलाई आयकरको प्रयोजनको लागि ठेक रकमको १५ प्रतिशतका दरले खुद आय कायम गरी आयकर लगाइनेछ ।

(ङ) विदेशस्थित फिल्म वितरकहरूलाई निजले नेपालस्थित डिष्ट्रिब्यूटर सिनेमाहलवालाहरूबाट खुद पाउने रकममा मात्र ४० प्रतिशतका दरले कर लगाइनेछ ।

(च) सोल्टी क्यासीनोले प्राप्त गरेको रकमको ४० प्रतिशतका दरले वा वार्षिक रु. १० लाख जुन बढी रकम हुन्छ त्यति स्लायल्टी असुल उपर गरिनेछ । साथै साबिक बमोजिम क्यासीनोले तिर्नु पर्ने आयकर लगायत अरु करहरू प्रचलित ऐन नियम बमोजिम नै तिर्नु पर्नेछ ।

अनुसूची-७

शहरी क्षेत्रको घर जग्गामा कर

घर र त्यसको लगायत जग्गाको मोल

पहिलो रु.	५०,००० सम्म केही नलाग्ने
त्यसपछिको	५०,००० सम्म रु. ५ प्रतिहजार
त्यसपछिको रु.	२,००,००० सम्म रु. १० प्रतिहजार
त्यसपछिको रु.	५,००,००० सम्म रु. २५ प्रतिहजार
त्यसपछिको रु.	५,००,००० सम्म रु. ३० प्रतिहजार
त्यसपछिको जतिसुकैमा	रु. ३५ प्रतिहजार

द्रष्टव्यः- कर निर्धारण गर्दा दम्पति (बैवाहिक सम्बन्ध कायम रहेका पति-पत्नी) छुट्टिएका वा नछुट्टिएका नाबालक छोरा, छोरी समेतको स्वाभित्वमा रहेको सम्पूर्ण घर जग्गालाई एकै एकाई मानिनेछ ।

अनुसूची-८

घर जग्गा वहाल करको दर

वार्षिक वहालको रकम

	करको दर प्रतिशत
त्यसपछिको रु.	रु. ३,०००।- सम्म केही नलाग्ने
त्यसपछिको रु.	१० प्रतिशत
त्यसपछिको रु.	५,००० सम्म
त्यसपछिको रु.	५,०००।- सम्म १५ प्रतिशत
त्यसपछिको रु.	५,०००।- सम्म २० प्रतिशत

१८२ अधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

त्यसपछिको रु.	५,०००।- सम्म २५ प्रतिशत
त्यसपछिको रु.	५,०००।- सम्म ३० प्रतिशत
त्यसपछिको रु.	१०,०००।- सम्म ४० प्रतिशत
त्यसपछिको रु.	१०,०००।- सम्म ५० प्रतिशत
त्यसभन्दा माथि जतिसुकैमा पनि	६० प्रतिशत

द्रष्टव्यः- (१) कर निर्धारण गर्दा व्यक्ति वा दम्पति (वैवाहिक सम्बन्ध कायम रहेका पति पत्नी) र छुट्टिएको वा नछुट्टिएको नाबालक छोरा छोरीको स्वामित्वमा रहेका समेत सम्पूर्ण घर जग्गालाई एउटै एकाई मानी घर जग्गा बहाल कर लगाइनेछ ।

(२) घर बहालको आय निर्धारण र खुद आय निकाल्ने तरिका आय कर ऐन, ०३१ को क्रमशः दफा ६ र १४ बमोजिम हुनेछ । तर आयकर ऐन २०३१ को दफा १४ बमोजिम घर बहालको खुद आय निर्धारण गर्दा घर जग्गामा लागेको स्थानीय कर बाहेक घर जग्गा कर तिरेको रकम कटाइने छैन ।

(३) आफ्नो घर मर्मत गरी वा नयाँ घर बनाई केही समयसम्म बहाल नतिरी बस्न पाउने शर्तमा कसैलाई दिएको रहेछ भने त्यसरी सजिएको वा नयाँ बनाइएको घरको घर जग्गा कर ऐन २०१६ अनुसार घरको औसत लागत खर्चमा मान्न हिसाब गरी ठहरिएको मूल्यको १० प्रतिशत वार्षिक बहालको अङ्क कायम गरी मर्मत इत्यादि बापत अन्य कुनै छुट नदिई घर जग्गा बहाल कर लगाइनेछ ।

अनुसूची-६

सवारी कर

सवारीको किसिम र दर

राजमार्ग

जीप, कार, स्टेशनवागन, ट्रक, लहरी, बस, ट्रिचा-
भ्यान, ल्याण्डरोभर, कटर आदि
मिनीबस आदि

अरनिको राजमार्ग १०२ कि. मि.

१. भक्तपुर-धुलिखेल	४।-	६।-
२. धुलिखेल-दोलालघाट	६।-	६।-
३. दोलालघाट-बाह्रबिसे	६।-	६।-
४. बाह्रबिसे-कोदारी	४।-	६।-

त्रिशुली राजमार्ग ६७ कि. मि.

१. बालाजु-त्रिशुली	१२।-	१६।-
--------------------	------	------

आधिकारिकता मुद्रा विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

त्रिभुवन राजपथ १७६ कि. मि.

१. काठमाडौं-खानीखोला
२. खानीखोला-दामन
३. दामन-हेटौंडा
- (क) हेटौंडा-भैसे
- (ख) भैसे-दामन
४. हेटौंडा-पथलैया
५. पथलैया-वीरगञ्ज

मिमलाङ्ग झाङ्गी-लुङ्गा (८)

६१-	६१-
१०१-	१५१-
१२१-	१८१-
२१५०	४१-
६१५०	१४१-
६१-	६१-
६१-	६१-

सिद्धार्थ राजमार्ग १८५ कि. मि.

१. पोखरा-स्यांजा
२. स्यांजा-तानसेन
३. तानसेन-बुटवल
४. बुटवल-भैरहवा

८१-	१२१-
१८१-	२७१-
६१-	६१-
४१-	६१-

महेन्द्र राजमार्ग ५८८ कि. मि.

१. काकरभित्ता-विरतामोड
२. विरतामोड-दमक
३. दमक-इटहरी
४. इटहरी-भारदा
- (क) इटहरी-इनर्वा
- (ख) इनर्वा-भारदा
५. भारदा-लाहान
- (क) भारदा-कञ्चनपुर
- (ख) कञ्चनपुर-लाहान
६. लाहान-ढल्केवार
७. ढल्केवार-ब्रागमतीपुल
८. ब्रागमतीपुल-पथलैया
९. पथलैया-हेटौंडा
१०. हेटौंडा-लोथर
११. लोथर-नारायणघाट
१२. नारायणघाट-दुम्किवास
१३. दुम्किवास-सिद्धार्थ राजमार्ग
- (क) दुम्किवास-सुनवल

४१-	६१-
६१-	६१-
१०१-	१५१-
८१-	१२१-
३१५०	५१-
४१५०	७१-
१४१-	२११-
३१-	४१५०
१११-	१६१५०
१२१-	१८१-
१०१-	१५१-
१०१-	१५१-
६१-	६१-
८१-	१२१-
८१-	१२१-
१२१५०	१६१-
१०१५०	१६१-
६१५०	१०१-

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

(ख) सुनवल-सिद्धार्थ राजमार्ग

विराटनगर-धरान ३६ कि. मि.

१. विराटनगर-इटहरी

२. इटहरी-धरान

पृथ्वी राजमार्ग १७५ कि. मि.

१. खानीखोला नौबिसे-गजुरी

२. गजुरी-मुगलिङ

३. मुगलिङ-दमौली

४. दमौली-पोखरा

द्रष्टव्यः- माथि उल्लिखित सवारी कर आउँदा-जाँदा दुबैतर्फ लागू हुनेछ ।

अनुसूची-१०

सवारी साधन कर

सवारीको किसिम

वार्षिक करको दर

१३०० सी. सी. सम्मको (कार, जीप, मिनिबस, भ्यान)

१३०१ सी. सी. देखि २००० सी. सी. सम्म

२००१ सी. सी. देखि २६०० सी. सी. सम्म

२६०१ सी. सी. देखि बढी सी. सी. को

मोटोरिक्सा (टेम्पो)

मोटर साइकल, स्कूटर १५० सी. सी. सम्म

मोटर साइकल, स्कूटर १५० सी. सी. देखि माथि

रु. २१- प्रति १० सी. सी.

रु. २१५० प्रति १० सी. सी.

रु. ३१- प्रति १० सी. सी.

रु. ४१- प्रति १० सी. सी.

रु. १५०१-

रु. ३५१-

रु. ५०१-

आज्ञाले-

भरतबहादुर प्रधान

श्री ५ को सरकारको सचिव

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागू हुनेछ।